



चिचिला गाउँपालिकाद्वारा प्रकाशित

स्थानीय राजपत्र

खण्ड: ५

सङ्ख्या: १

मिति: २०७८/०१/१८

भाग – २

कोभिड १९ रोकथाम समूह (CPG) गठन सञ्चालन तथा
व्यवस्थापन सम्बन्धि कार्यविधि, २०७७

(पहिलो संशोधन)

१. परिभाषा र व्याख्या:

बिषय वा प्रसंगले अर्को अर्थ नलागेमा यस कार्यविधिमा:

- (अ) “गाउँपालिका” भन्नाले चिचिला गाउँपालिकाको कार्यालय सम्झनु पर्दछ ।
- (आ) “वडाध्यक्ष” भन्नाले सम्बन्धित वडाको वडाध्यक्षलाई सम्झनु पर्नेछ ।
- (इ) “जि.प्र.का. ” भन्नाले जिल्ला प्रहरी कार्यालयलाई सम्झनु पर्दछ ।
- (ई) “स्वास्थ्यकर्मी” भन्नाले स्वास्थ्य चौकीमा कार्यरत स्वास्थ्यका कर्मचारीलाई सम्झनु पर्दछ ।
- (उ) “स्वयं सेविका” भन्नाले महिला स्वयं सेविकालाई सम्झनु पर्दछ ।
- (ऊ) “वडा सचिव” भन्नाले वडा कार्यालयमा कार्यरत सचिवलाई सम्झनु पर्दछ ।

२. कार्यविधिको उद्देश्य:

- विश्वव्यापी महामारीको रूपमा फैलिएको कोभिड—१९ को संक्रमण रोकथाम र नियन्त्रण, संक्रमितहरूको उपचारमा सहजीकरण गर्ने ।
- कोभिड पोजिटिभ देखिएका व्यक्तिहरूलाई आइशोलेससम्म पुर्याउन सहयोग पुर्याउने र निज व्यक्तिहरूको कन्ट्याक्ट ट्रेसिङ गरी सम्पर्कमा रहेका व्यक्तिहरूको पहिचान गर्न सहयोग गी होम क्वारेन्टाइनमा बस्ने व्यवस्था गर्ने ।

- संक्रमण रोकथाम र नियन्त्रण सम्बन्धमा जनचेतना अभिवृद्धि गर्ने ।

३. कोरोना रोकथाम समूह (CPG) गठन

- वडाध्यक्ष - संयोजक
- वडा तहका सरकारी संस्थामा कार्यरत स्वास्थ्य कर्मी (१)- सदस्य
- वडा तहका महिला स्वास्थ्य स्वयं सेविका (१) - सदस्य
- जि.प्र.का. को मातहतमा रहेका प्रहरी इकाइका प्रहरी (१) - सदस्य
- वडा/टोल क्रियाशील स्वयं सेवक/रेडक्रस/जि.स.स.का\क्लब\आमा समूह प्रतिनिधी (३/५) - सदस्य *
- विद्यालय वि.व्य.स. अध्यक्ष*- सदस्य
- सम्बन्धित विद्यालयको प्र.अ.* - सदस्य
- राजनीतिक दलको प्रतिनिधि* - सदस्य
- वडा सचिव (१) - सदस्य-सचिव

*३.(क) पालिका स्तरीय

- अध्यक्ष - संयोजक
- स्वास्थ्य संयोजक - सदस्य
- बजार व्यवस्थापन समिति प्रतिनिधि - सदस्य
- कोभिड अस्पतालका स्वास्थ्यकर्मी – सदस्य
- प्रहरी प्रतिनिधि – सदस्य
- कार्यपालिका सदस्य – सदस्य
- राजनीतिक दल – सदस्य
- प्र.प्र.अ. – सदस्य सचिव

*पहिलो संशोधन

४. CPG को परिचालन सम्बन्धमा

- समूहको सम्पूर्ण परिचालनको दायित्व संयोजकको हुनेछ ।
- संयोजकले आवश्यकता अनुसार वडा सदस्यहरूलाई टोलटोलमा CPG का सदस्यहरूसँग समन्वय गरी CPG को उद्देश्य पुरा गर्न परिचालन गर्न सक्नेछ ।
- यस समूहले आवश्यकता अनुसार टोलटोलमा कार्य जिम्मेवारी विभाजन गरी खट्न सक्नेछ ।
- स्वास्थ्यकर्मी, महिला स्वयं सेविकाहरूले होम क्वारेन्टाइनमा रहेन र अन्य व्यक्तिहरूको स्वास्थ्य अवस्थाको सम्बन्धमा जानकारी लिनु पर्नेछ ।
- गैर सरकारी संस्था/रेडक्रस/युवा समूहले अन्य सदस्यहरूसँग समन्वय गरी सेचतना अभियान, होम क्वारेन्टाइन व्यवस्थापन, व्यक्तिहरूको विवरण संकलन, पालिका भित्र भित्रिने व्यक्तिहरूको यात्रा विवरण लिने, कन्ट्याक्ट ट्रेसिङमा सहयोग पुर्याउने, कोभिड-१९ नियन्त्रण तथा
- व्यवस्थापनका लागि टोलबासीहरूले भौतिक/सामाजिक दुरी कायम गर्ने, मास्को प्रयोग गर्ने, ठूलो समूहमा अनावश्यक भीड नगर्ने, बालबालिका वृद्ध वृद्धा दीर्घरोगी जस्ता शारीरिक रूपमा कमजोर भएका, प्रतिरोधात्मक क्षमता कम भएका व्यक्ति, फरक क्षमता भएका व्यक्तिहरूको विशेष संरक्षण गर्ने विषयमा सहयोग गर्ने ।
- प्रहरीको सबै सहदस्यहरूबीच समन्वयत्मक भूमिका रहन्छ ।

५. CPG को काम कर्तव्य जिम्मेवारी

- नेपाल सरकार, गृह मन्त्रालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र अन्य सम्बन्धित विषयगत मन्त्रालयहरूको नीति निर्देशन भित्र रही स्थानीय तह, वडा र टोलहरूमा कोरोना भाइरस (Covid -19) को लक्षण र यसबाट बच्ने उपाय, विदेशबाट समुदायमा आएका व्यक्ति तथा अन्य शंकास्पद संक्रमित व्यक्तिहरूलाई अनिवार्यरूपमा क्वारेन्टाइनमा बस्नुपर्ने व्यवस्था मिलाउने, क्वारेन्टाइनमा बस्दा पालना गर्नुपर्ने जिम्मेवारी पालना गर्न लगाउने ।
- खोकदा वा हाँछ्युं गर्दा नाक र मुख कुहिना वा टिस्यु पेपरले छोप्ने र प्रयोग गरेका टिस्यु पेपरलाई विको भएको भाडामा फाल्ने र कम्तीमा बीस सकेन्ड मिचिमिची सावुन पानीले हात धुन सिकाउने लगायतका जनचेतनामूलक कार्यक्रमहरू गर्ने ।
- समुदायमा कुनै व्यक्तिलाई कोरोना भाइरस देखिएका निजसँग सम्पर्कमा आएका सबै व्यक्तिहरूको पहिचान (कन्ट्याक्ट ट्रेसिङ) गरी अनिवार्य रूपमा क्वारेन्टाइनमा राख्ने र क्वारेन्टाइनमा बस्दा पालना गर्नुपर्ने जिम्मेवारीहरू अनिवार्य रूपमा पालन गर्न लगाउने ।
- क्वारेन्टाइन, आइसोलेशन र अस्पतालबाट स्वास्थ्य लाभ गरी घर फर्केका र शंकास्पद संक्रमितलाई सम्मानजनक तथा मानवोचित व्यवहार गर्ने गराउने ।
- जेष्ठ नागरिक, बालबालिका, दीर्घ रोगी, गर्भवती, सुत्केरी तथा विशेष प्रकृतिका व्यक्तिहरूको स्वास्थ्य सुरक्षामा विशेष ध्यान दिने ।

- समुदायमा विदेशबाट आएका कोभिड १९ सँग मिल्दा जुल्दा लक्षण भएका विरामीहरूको समयमै पहिचान गरी एकीन तथ्यांक तयार गर्ने ।
- कोरोना महामारी Covid -19 को समयमा विदेशबाट आएका र कोरोना भाईरस Covid -19 सँग मिल्दाजुल्दा लक्षणहरू (ज्वरो आउने, सुखवा खोकी लाग्ने र श्वासप्रश्वासमा कठिनाइ हुने) देखिएका विरामीहरूको पहिचान गरी छुट्टै आइसोलेशनमा राख्ने तथा कोभिड – १९ जाँच हुने नजिकको स्वास्थ्य संस्थामा चेकजाँचका लागि पुग्ने व्यवस्था मिलाउने ।
- अति आवश्यक बाहेक स्थानीय तह, वडा तहमा हुने अवगमनलाई रोक्ने, अति आवश्यक भेटघाट, बैठक र किनमेल गर्दा कम्तिमा तीन दूरी कायम राख्ने व्यवस्था गर्ने ।
- विदेशबाट आएका, शंकास्पद संक्रमित, स्वास्थ्य लाभ गरिरहेका र कोरोना भाईरसबाट संक्रमित भई सन्चो भएका व्यक्तिहरूलाई सम्मानजनक व्यवहार गरी मनोबल उच्च राख्ने र समाजमा पुनस्थापना हुने वातावरण सृजना गर्ने ।
- समुदायमा कसैलाई कोभिड-१९ को शंका भएमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको वेबसाइट(<https://covid19.mohp.gov.np/#/forms>) मा राखेको Online फारम भर्न (लक्षणको मूल्यांकन गर्ने) प्रेरित गर्ने, यसबाट आफ्नो स्वास्थ्य स्थिति कुन अवस्थामा छ जानकारी प्राप्त हुन्छ आवश्यक भएमा स्वास्थ्यकर्मीलाई ट्रेसिङमा सहजीकरण गर्ने ।

- जिल्ला शव व्यवस्थापन समितिलाई शव व्यवस्थापन कार्यमा आवश्यक समन्वय र सहजीकरण गर्ने ।
- बाहिरी जिल्ला, भारत लगायत तेस्रो मुलुकबाट आउदा PCR Negative Report ७२ घण्टा (तीन दिन) लिएर आउने र क्वारेन्टाइनको मापदण्ड पुरा गरी होम क्वारेन्टाइनमा बस्ने व्यवस्था गर्ने ।
- PCR Positive भएर पनि PCR Test नभएको व्यक्ति सँग मिसिएर आएमा होम क्वारेन्टाइनमा राख्ने ।
- गाउँपालिका भित्रका व्यक्ति-नागरिक आउँदा सम्बन्धित वडाका अध्यक्ष, सम्बन्धित वडाका स्वास्थ्य कर्मीलाई जानकारी गराएर मात्र गाउँपालिका प्रवेश गर्ने ।
- होम क्वारेन्टाइनको व्यवस्थापन गर्दा क्वारेन्टाइनको मापदण्ड पुरा भएका नभएको वडा सदस्यले एकीन गरी प्रतिवेदन पेश गरेपछि मात्र संयोजकले होम क्वारेन्टाइन राख्ने निर्देशन दिने ।
- छुट्टै सुत्ने वस्ने कोठा, शौचालय, हात धुने व्यवस्था गरी सामाजिक दुरी कायम गरी खाना खाने व्यवस्था गर्न पहल गर्ने ।
- १४ दिनसम्म होम क्वारेन्टाइनमा बस्ने व्यक्तिहरुमा र कुनै पनि कोरोनाको लक्षणसँग मिल्दो जुल्दो लक्षण देखिएमा गाउँपालिकाले आइशोलेशनमा पठाउने ।
- होम क्वारेन्टाइनमा होम क्वारेन्टाइनको न्यूनतम मापदण्ड पालना गरी बस्न सक्ने अवस्था नभएका घर परिवार-व्यक्तिलाई गाउँपालिका तोकिएको क्वारेन्टाइनमा

राख्न CPG का संयोजकले गाउँपालिकालाई सिफारिस गर्ने ।

- CPG ले होम क्वारेन्टाइनको मापदण्ड पालना गरे नगरेको अनुगमन गर्ने ।
- होम क्वारेन्टाइनको १४ दिन पुरा नहुन्जेल सम्म आफन्त नाता कहाँ भेटघाट गर्न नसकिने ।
- CPG का सदस्यहरूलाई कार्य विभाजन गरेर-आ-आफ्नो क्षेत्र तोकेर खटाउने-सो सम्बन्धमा CPG का संयोजकले निर्देशन दिने/कार्य विभाजन बमोजिम तोकिएको जिम्मेवारी अनुसार संयोजकलाई च्भउचतप्लन गर्ने ।
- प्रत्येक वडामा गठनमा भएको CPG ले प्रत्येक १० दिनमा गाउँपालिकामा प्रतिवेदन पेश गर्ने ।
- CPG का सदस्यहरूले आफूहरूमध्येबाट टोल टोलमा आ-आफ्नो क्षेत्र अनुसार कार्यक्षेत्र विभाजन गरी जिम्मेवारी पुरा गर्न सक्ने ।
- कोरोना भाइरस नियन्त्रण तथा व्यवस्थापन सम्बन्धि न्यूनतम मापदण्डहरू साबुन पानीले हाते धुने, दुरी कायम गर्ने जस्ता उपायहरू अबलम्बन गर्ने ।
- उल्लेखित आदेश विपरित गतिविधी गरेमा स्थानीय प्रशासन ऐन २०२८ र संक्रामक रोक ऐन २०२० बमोजिम हुनेछ ।

६. अनुगमन तथा प्रतिवेदन

समूह परिचालनको नियमित अनुगमन स्थानीय विपद व्यवस्थापन समितिबाट हुनेछ । समूहले गरेको कामको प्रतिवेदन वडाध्यक्षले सम्बन्धित स्थानीय तहमा पेश गर्नुपर्ने छ ।

७. CPG का सदस्यहरूको सुरक्षा र प्रोत्साहन

- नेपाल सरकारका नीति नियमहरूको अधिनमा रही CPG समूहलाई आधारभूत सुरक्षा सामग्रीहरू जस्तै मास्क, सेनिटाइजरको व्यवस्था गाउँपालिकाले गर्नेछ ।
 - शंकास्पद व्यक्तिको व्यवस्थापनका लागि मास्क, थर्मोमिटर, सिटमोल, सेल्फ क्वारेन्टाइन फारम, पन्जा, गाउँपालिकाबाट उपलब्ध हुनेछ ।
 - यस समूहमा परिचालन हुने स्वयंसेवकहरूको स्वास्थ्य जोखिमलाई मध्यनजर गरी म्यादी बीमाको समेत व्यवस्था गाउँपालिकाले गर्नेछ ।
 - विद्यमान अवस्थामा परिचालन गर्दाको जोखिमलाई मध्यनजर गरी काम गरेको दिनको खाजा खर्च बापत रु १५० (अक्षरेपी एक सय पचास) उपलब्ध गराइनेछ ।
 - परिचालन भएका सम्पूर्ण स्वयंसेवकहरूको अभिलेख दुरुस्त राखी महामारी रोकथाम पश्चातको अवस्थामा गाउँपालिकाबाट प्रशंसा पत्रको व्यवस्था गरिने छ ।
८. समूह परिचालनको नियमति अनुगमन स्थानीय विपद व्यवस्थापन समितिबाट हुने छ । समूहले गरेको कामको प्रतिवेदन गाउँपालिकामा पेश गर्नुपर्ने छ ।

आज्ञाले,
शुक्रादेवी राई
प्रमुख प्रशासकीय अधिकृत